

Isa

Chapter 65

Nepali Interlinear

Reference: Nepali ERV

הַנְּנִי हेर-म-यहाँ-छु H2009	אִמְרוּתִי भनेँ H0559	בְּשָׁנִי खोजेनन्-मलाई H1245	לָלֵא तिनीहरूलाई-जसले H3808	נִמְצָאתִי भेटिएँ H4672	שָׁאָלוּ सोधेनन् H7592	לָלֵא तिनीहरूलाई-जसले H3808	גִּדְרָשְׁתִּי खोजिएँ H1875	1					
								בְּשָׁמִי: मेरो-नाममा H8034	קָרָא पुकारेन H7121	לֹא- जसले H3808	גָּוִי जातिलाई H3808	אֶל- एउटा H0413	הַנְּנִי हेर-म-यहाँ-छु H2009

परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरे जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’

טוֹב असल-छैन H3808	לֹא- जुन H3808	הַדָּרָךְ बाटोमा H1870	הַהֲלָכִים हिँड्नेहरू H1980	סוֹרֵר मानिसहरूतिर H5637	עַם विद्रोही H5637	אֶל- — H0413	הַיּוֹם दिनभरि H3117	כָּל- सारा H3605	יָדֵי मेरा-हातहरू H3027	פִּרְשָׁתִּי पसारें H6566	2	
											מִחֲשַׁבְתֵּיהֶם: आफना-विचारहरूका H4284	אָחָר पछि-लागदै H4284

“म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरुद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खिरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।

עַל- — H4839	וּמְקַטְרִים र-धूप-बाल्दै H4839	בְּנִצּוֹת बगैँचाहरूमा H1593	זְבָחִים बलिदान-चढाउँदै H2076	תְּמִיד निरन्तर H8548	פָּנֵי अनुहारमा H6440	עַל- मेरो H4839	אוֹתֵי मलाई H0853	הַמְּכַעֲסִים जसले-रिसाउँछन् H3707	הָעַם मानिसहरू H3707	3	
											הַלְבָּנִים: ईटाहरूमाथि H3843

ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैँचाहरूमा धूपहरू जलाउँछन्।

וּמְרָקָא र-घृणित H4839	אוֹפְרָקָא — H6564	הַחֲזִיר मासु H2386	בְּשָׂרָא सुँगुरको H1320	הָאֲכָלִים खानेहरू H0398	יְלִינֵוּ रात-बिताउँछन् H0398	וּבְנִצּוֹת र-लुकेका-ठाउँहरूमा H5341	בְּקִבְרֵים चिहानहरूमा H6913	הַשָּׂבִים बस्नेहरू H3427	4	
									כְּלֵיהֶם: झोल-तिनीहरूका-भाँडाहरूमा H3627	פְּגִלִים चीजहरूको H6292

ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्ख्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुँगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्।

עֲשָׂן धुवाँ-हुन् H6227	אֶלֶּה यिनीहरू H0428	קְדָשֵׁיךָ म-पवित्र-छु-तिमीभन्दा H6942	כִּי किनभने H0428	כִּי मलाई H0428	תִּנְשֵׁ- नआऊ H5066	אֶל- नछोऊ H0408	אֲלֵיךָ तिमीतिर H0413	קָרָב नजिक-आऊ H7126	הָאֲמָרִים भन्नेहरू H0559	5					
											הַיּוֹם: दिनभरि H3117	כָּל- सारा H3605	יְקָרָת बल्ने H3344	אֲשֶׁ आगो H0784	בְּאֵפִי मेरो-नाकमा H0639

तर ती मानिसहरूले अरूलाई भन्दछन्, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारुञ्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धुवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”

6	הַגֵּהָ	כְּתוּבָה	לְפָנַי	לֵא	אֲחֻשָׁה	כִּי	אִם-	שְׁלֹמֹתַי	וְשְׁלֹמֹתַי	עַל-
	हेर	लेखिएको-छ	मेरो-अगाडि	म	चुप-लादिने	जबसम्म	—	बदला-दिन्छु	र-बदला-दिन्छु	तिनीहरूको
	H2009	H3789	H6440	H3808	H2814					

חִיקָם:
कखमा
[H2436](#)

“हेर, यहाँ एक हिसाब छ त्यो तिर्ने पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउछ। यो हिसाब नतिरूज्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु।”

7	עֲוֹנוֹתֵיכֶם	וְעֹנֹת	אָבוֹתֵיכֶם	יְהוָה	אָמַר	יְהוָה	אֲשֶׁר
	तिमीहरूका-अधर्महरू	र-तिमीहरूका-पुर्खाहरूका-अधर्महरू	—	सँगै	भन्नुहुन्छ	परमप्रभुले	जसले
	H5771	H5771	H0001	H3068	H0559		

קָטְרוּ	עַל-	הַהָרִים	וְעַל-	הַהַרְבֵּעוֹת	חָרְפוֹנַי	וּמִדְתִּי	פְּעֻלָּתָם
धूप-बालेका-थिए	—	पहाडहरूमा	र	डाँडाहरूमा	अपमान-गरे-मलाई	त्यसैले-म-नाप्छु	तिनीहरूका-कामहरू
		H2022		H1389		H4058	H6468

רָאשֹׁנָה [עַל-] (אֶל-) חִיקָם:
— कखमा तिनीहरूको — पहिले-नै
[H2436](#) [H0413](#) [H7223](#)

तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”

8	יָכַח	אָמַר	יְהוָה	כְּאֲשֶׁר	יִמְצָא	הַתִּירוֹשׁ	בְּאֲשָׁפוֹל	וְאָמַר	אֶל-	תִּשְׁחִיתֶהוּ
	यसरी	भन्नुहुन्छ	परमप्रभुले	जसरी	पाइन्छ	नयाँ-दाखमद्य	अङ्कुरको-झुप्पामा	र-कसैले-भन्छ	नष्ट	नगर-यसलाई
	H3541	H0559	H3068	H4672	H8492	H0811	H0559	H0408	H7843	

כִּי	בְּרַכָּה	בּוֹ	כֵּן	אֲעֻשֶׂה	לְמַעַן	עֲבֹדִי	לְבִלְתִּי	הַשְּׁחִית	הַכֹּל:
किनभने	आशीर्वाद	छ-यसमा	त्यसरी-नै	म-गर्छु	मेरा	दासहरूका-निम्ति	सबैलाई	नष्ट-नगर्न	—
	H1293			H4616	H5650	H1115	H7843	H3605	

परमप्रभु भन्नुहुन्छ, “जब अङ्कुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्कुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंस पार्ने छैन।”

9	וְהוֹצֵאתִי	מִיַּעֲקֹב	אֶרְעֶ	וּמִיהוּדָה	יֹרֵשׁ	הָרִי	וּיְרֻשָׁה	בְּחִירָי
	म-निकाल्छु	याकूबबाट	सन्तान	र-यहूदाबाट	अधिकारी	मेरा-पहाडहरूका	र-तिनीहरूले-अधिकार-गर्छन्	मेरा-चुनिएकाहरूले
	H3318	H3290	H2233	H3063	H3423	H2022	H3423	H0972

וְעֲבָדִי יִשְׁכְּנוּ: שְׁמָה:
र-मेरा-दासहरूले
बस्छन्
त्यहाँ
[H8033](#) [H7931](#) [H5650](#)

म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौं। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छात्रे छु जो त्यहाँ बस्नेछ।

10	וְהָיָה	הַשָּׂרוֹן	לְנוּהָ	צֹאן	וְעֵמֶק	עֲבוֹר	לְרִבְּזִן	בְּקָר
	र-हुनेछ	शारोन	भेडाहरूको	चरनभूमि	र-आकोरको-बेंसी	—	गाईबस्तुहरूको	विश्राम-स्थान
	H1961	H8289	H6629	H6010	H5911	H1241	H7258	

וְרִשְׁוֹנֵי: אֲשֶׁר
खोजे-मलाई
जसले
मेरा-मानिसहरूका-निम्ति
[H1875](#)

तब शारोनका बेंसी भेडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।

שְׁלֵחַן	לֶגֶר	הַעֲרָכִים	קָרְשֵׁי	הַר	אֶת־	הַשִּׁבְחִים	יְהוָה	עֲזָבִי	וְאַתָּה	11
भोज	गदका-निम्ति	सजाउनेहरू	पर्वतलाई	पवित्र	मेरो	बिर्सनेहरू	—	परमप्रभुलाई-त्याग्नेहरू	तर-तिमीहरू	
H7979	H1408		H6944	H2022	H0853	H7913	H3068			

מִמְצוּרֵי :
मिश्रित-मद्य
לְמַנִּי
मनीका-निम्ति
וְהַמְמַלְאִים
र-भर्नेहरू
[H4469](#) [H4507](#) [H44390](#)

“तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मात्र थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मात्र थाल्यौ।”

וְלֹא	קָרְאתִי	יָעַן	תִּכְרְעוּ	לְטֹבָח	וְכִלְכֵּם	לְחֹרֵב	אֶתְכֶם	וּמְנִיתִי	12
र-तिमीहरूले	मैले-बोलाएँ	किनभने	झुक्छौ	वधका-निम्ति	र-तिमीहरू-सबै	तरवारको-निम्ति	तिमीहरूलाई	म-ठहराउँछु	
H3808	H7121	H3282	H3766	H2874	H3605	H2719	H0853	H4487	

לֹא	וּבְאֶשֶׁר	בְּעֵינַי	הִרְעֵ	וַתַּעֲשֵׂוּ	שְׂמֵעָתֶם	וְלֹא	דִּבַּרְתִּי	עֲנִיתֶם
मलाई	र-जुन-कुरामा	मेरो-दृष्टिमा	जुन-दुष्ट-थियो	र-तिमीहरूले-गच्यौ	सुनेनौ	र-तिमीहरूले	मैले-बोलें	जवाफ-दिएनौ
H3808					H8085	H3808	H1696	

פ
—
בְּחִרְתֶּם :
तिमीहरूले-रोज्यौ
חַפְצֵי
मन-परैन
[H0977](#)

तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्‍यो, जवाफ दिएनौ। म तिमीहरूसँग बोलेँ अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्‍यो जुन मैले पापपूर्ण हो भनेँ। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्‍यो।”

הִנֵּה	תִּרְעָבוּ	וְאַתֶּם	יֹאכְלוּ	עֵבְרִי	הִנֵּה	יְהוָה	אַרְנִי	אֶמְרָ	כֹּה-	לֵכֵן	13
हेर	भोकाउँछौ	तर-तिमीहरू	खान्छन्	मेरा-दासहरू	हेर	परमप्रभुले	प्रभु	भन्नुहुन्छ	यसरी	त्यसकारण	
H2009	H7456		H0398	H5650	H2009	H3069	H0136	H0559	H3541		

לְחַיֵּי :
लज्जित-हुन्छौ
וְאַתֶּם
तर-तिमीहरू
יִשְׁמְחוּ
आनन्दित-हुन्छन्
עֵבְרִי
मेरा-दासहरू
הִנֵּה
हेर
הַצְּמָאוּ
तिखाउँछौ
וְאַתֶּם
तर-तिमीहरू
יִשְׁתְּנוּ
पिउँछन्
עֵבְרִי
मेरा-दासहरू
[H0954](#) [H8055](#) [H5650](#) [H2009](#) [H6770](#) [H8354](#) [H5650](#)

यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो: “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।”

וּמִשְׁבָּר	לֵב	מִכְאָב	תִּצְעֲקוּ	וְאַתֶּם	לֵב	מִטּוֹב	יָרְנוּ	עֵבְרִי	הִנֵּה	14
र-आत्माको	दुःखले	हृदयको	चिच्याउँछौ	तर-तिमीहरू	आनन्दले	हृदयको	जयजयकार-गर्छन्	मेरा-दासहरू	हेर	
H7667		H3511	H6817			H2898		H5650	H2009	

תִּוְלִילוּ :
विलाप-गर्छौं
רִנָּה
भग्नताले
[H3213](#) [H7307](#)

मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दुःखले रुनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दुःखी छौ।

יְהוָה	אַרְנִי	וְהַמְנִיתִי	לְבַחֲיָי	לְשִׁבוּעָה	שְׂמֵכֶם	וְהַנְחִיתֶם	15
परमप्रभुले	प्रभु	र-मार्नुहुन्छ-तिमीलाई	मेरा-चुनिएकाहरूका-निम्ति	शापको-रूपमा	आफ्नो-नाम	र-तिमीहरूले-छोड्छौ	
H3069	H0136	H4191	H0972	H7621	H8034	H3240	

אֶחָד :
नाम
שָׁם
अर्को
יְקָרָא
दिनुहुन्छ
וְלִעֲבָדָיו
तर-आफना-दासहरूलाई
[H0312](#) [H8034](#) [H7121](#) [H5650](#)

तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ। परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले डाक्नु हुन्छ।

יָשַׁב	בְּאֶרֶץ	וַהֲנַשְׁבַּע	אֱמִן	בְּאֶלְהֵי	יִתְבָּרַךְ	בְּאֶרֶץ	הַמִּתְבָּרַךְ	אֲשֶׁר	16
शपथ-खान्छ	पृथ्वीमा	र-जसले-शपथ-खान्छ	परमेश्वरद्वारा	सत्यका	आशीर्वाद-लिन्छ	पृथ्वीमा	आशीर्वाद-लिन्छ	जसले	
H7650	H0776	H7650	H0543	H0430	H1288	H0776	H1288		
מַעֲיָיִן	וְנִסְתָּרוּ	וְכִי	הַרְאֵשְׁנוֹת	הַצְּרֹת	נִשְׁכַּחוּ	כִּי	אֱמִן	בְּאֶלְהֵי	
मेरा-आँखाबाट	लुकाइनेछन्	र-किनभने	—	पुराना-सङ्कटहरू	बिर्सिइनेछन्	किनभने	परमेश्वरद्वारा	सत्यका	
	H5641		H7223		H7911		H0543	H0430	

अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशीर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ, उहाँको नाउँमा आशीर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किन? किनभने विगतका पीडाहरू बिर्सिसकेको हुन्छ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।”

הַרְאֵשְׁנוֹת	תּוֹכְרֵיהָ	וְלֹא	חָדָשָׁה	וְאֶרֶץ	חֲדָשִׁים	שָׁמַיִם	בּוֹרָא	הַנְּי	כִּי	17
पुरानाहरू	सम्झिइनेछैन	र	—	र-नयाँ-पृथ्वी	—	नयाँ-आकाश	सृष्टि-गर्दैछु	हेर-म	किनभने	
H7223	H2142	H3808	H2319	H0776	H2319	H8064		H2009		
							עַל-	וְלֹא		
							—	र		
							מַנָּמָה	תְּעֹלֵינָה	ר	
							मनमा	आउंदैनन्		
								H5927	H3808	

“म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।

הַנְּי	כִּי	בּוֹרָא	אֱנִי	אֲשֶׁר	עֵד	עֲדִי-	וְגִילוּ	שִׁישׁוּ	אִם-	כִּי-	18
हेर-म	किनभने	सृष्टि-गर्दैछु	म	जुन-कुरामा	सर्वदा	सदा	र-खुशी-मनाओ	आनन्दित-होऊ	—	तर	
H2009			H0589		H5703	H5704	H1523	H7797			
				מְשֹׁשׁ:	וְעַמָּה	גִּילָה	יְרוּשָׁלַם	אֶת-	בּוֹרָא		
				आनन्दको	र-त्यसका-मानिसहरूलाई	हर्षको	यरूशलेमलाई	—	सृष्टि-गर्दैछु		
				H4885		H1525	H3389	H0853			

मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन्। किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।

קוֹל	עוֹד	בָּהּ	יִשְׁמַע	וְלֹא-	בְּעַמִּי	וְשִׁשְׁתִּי	בִּירוּשָׁלַם	וְגִלְתִּי		19
रोदनको-स्वर	फेरि	त्यसमा	सुनिनेछैन	र	मेरा-मानिसहरूमा	र-हर्षित-हुन्छु	यरूशलेममा	र-म-आनन्दित-हुन्छु		
	H5750		H8085	H3808		H7797	H3389	H1523		
								וְקוֹל:	בְּכִי	
								—	न-विलापको-स्वर	
								H2201	H1065	

“तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन।

יָמִינוּ	אֶת-	יְמֵלָא	לֹא-	אֲשֶׁר	וְזָקֵן	יָמִים	עוֹל	עוֹד	מִשָּׁם	יְהִיָּה	לֹא-	20
दिनहरू	आफना	गर्दैन	पूरा	जसले	न-बूढो	थोरै-दिनको	शिशु	अब-उसी	—	हुँदैन	त्यहाँबाट	
H3117	H0853	H4390	H3808		H2205	H3117	H5764	H5750	H8033	H1961	H3808	
		יְקַלֵּל:	שָׁנָה	מֵאָה	בֶּן-	וְהַחֹטֵא	יָמוֹת	שָׁנָה	מֵאָה	בֶּן-	הַנְּעָר	כִּי
		शापित-हुन्छ	वर्षमा	—	सय	र-पापी	मर्छ	वर्षमा	—	सय	बालक	किनभने
		H7043	H8141	H3967		H2398	H4191	H8141	H3967		H5288	

त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्छ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्छ अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।

פְּרִיָּם:	וְאֶכְלוּ	כָּרְמִים	וְנִטְעוּ	וַיִּשְׁבוּ	בְּתָיִם	וּבְנוּ		21
तिनका-फलहरू	र-खान्छन्	दाखबारीहरू	तिनीहरूले-लगाउँछन्	र-बस्छन्	घरहरू	तिनीहरूले-बनाउँछन्		
H6529	H0398	H3754	H5193	H3427		H1129		

“त्यस शहरमा, यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीँ बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैँचामा रोप्दछ भने त्यस मानिसले त्यही बगैँचाबाट दाख फलहरू खानेछ।

22

כי- किनभने	יאכל खान्छ	ואחר र-अकाले	ישעו —	לא तिनीहरूले-लगाउँदैनन्	ישב बस्छ	ואחר र-अकाले	יבנו —	לא तिनीहरूले-बनाउँदैनन्
H0398	H0312	H5193	H3808	H3427	H0312	H1129	H3808	

בְּחִירִי: मेरा-चुनिएकाहरूले	יבלו भोग्छन्	ידיהם कामहरू	ומעשה र-आपना-हातका	עמי मेरा-मानिसहरूका-दिनहरू	ימי हुन्छन्	העץ —	כימי रूखका-दिनहरू-जस्तै
H0972	H1086	H3027	H4639		H3117	H6086	H3117

कहिल्यै पनि एकजनाले घर बनाउने छैन अनि अर्को मानिस त्यसमा बस्ने छैन। कहिल्यै पनि एकजनाले बगैँचा लगाउने छैन अनि अर्को मानिसले बगैँचाको फलफूल खाने छैन। मेरा मानिसहरू रूखहरू बाचुञ्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्।

23

ברוכי परमप्रभुका	ורע तिनीहरू-सन्तान-हुन्	כי किनभने	לְבַחָהּ विपत्तिका-निम्ति	ילדו जन्माउँदैनन्	ולא र	לְרִיק —	יִינְעוּ व्यर्थमा-परिश्रम-गर्दैनन्	לא तिनीहरू
H1288	H2233		H0928	H3205	H3808	H7385	H3021	H3808

אתם: तिनीहरूसँगै	וּצְאֵיָהֶם र-तिनीहरूका-सन्तानहरू	הַמָּה —	יְהוָה आशीर्वाद-पाएकाहरूका
H0854	H6631	H1992	H3068

स्त्रीहरू मरेका नानी जन्माउनका लागि कहिल्यै पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। सारा मेरा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्।

24

אֲשָׁמַע: सुन्छु	ואני म	מִדְּבָרִים बोल्दै-गर्दा	הם तिनीहरू	עוד अझ	אֶעֱנֶה जवाफ-दिन्छु	ואני म	יקראו —	טָרַם- तिनीहरूले-पुकार्नु-अधि-नै	וְהָיָה र-हुनेछ
H8085	H0589	H1696	H1992	H5750		H0589	H7121	H2962	H1961

तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।

25

לחמו भोजन-हुन्छ	עפר धुलो	וּנָחַשׁ र-सर्पको	תָּבוֹן पराल	יאכל- खान्छ	כְּבָקָר गोरू-जस्तै	ואַרְיָה र-सिंह	כְּאֶחָד —	ירעו सँगै-चर्छन्	וּטְלָה र-थुमा	זאב ब्बाँसो
H3899	H6083	H5175	H8401	H0398	H1241		H0259		H2924	H2061

ס —	יהוה: परमप्रभुले	אמר भन्नुहुन्छ	קְדָשִׁי पर्वतमा	הָר पवित्र	בְּכָל- मेरो-सारा	ישחיתו नष्ट-गर्दैनन्	ולא- र	ירעו हानि-गर्दैनन्	לא- तिनीहरूले
	H3068	H0559	H6944	H2022	H3605	H7843	H3808		H3808

ब्बाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।